

गाकुस्युइन विश्वविध्यालय वाकुवाकु तोसिमा जापानीभाषा कक्षा

Gakushuin University Wakuwaku Toshima Japanese Class

यदि तपाईंलाई जापानी भाषीसंग मित्रता गर्न मन लाग्यो भने के गर्नु हुन्छ? तपाईंलाई औषधि किन्न जानु परेमा वा तपाईंको सामान हराएमा के गर्नुहुन्छ? हामीसंग जापानी भाषा सिक्नुहोस् र जापानमा आनन्दको जीवन बिताउनुहोस्!

आयोजक : गाकुस्युइन विश्वविध्यालय
सांस्कृतिक मामिला एजेन्सिको एक परियोजना, जापानमा बसोबास गर्ने विदेशी नागरिकहरुको निम्ति जापानी भाषा शिक्षा कार्यक्रम तथा गाकुस्युइन विश्वविध्यालय वृहत डिजाइन २०३९ परियोजना अन्तर्गत संचालित “गाकुस्युइन विश्वविध्यालय वाकुवाकु तोसिमा जापानी कक्षा” ले तोसिमा वडामा बसोबास गर्ने विदेशी नागरिकहरुको निम्ति जापानी समुदायमा जीवनयापान गर्न जापानी भाषाको शिप सिक्ने अवसर प्रदान गर्ने र विदेशी नागरिक पनि समाजको एक सदस्यको रुपमा जापानको जीवन शैली तथा संस्कृतिको बारेमा सिक्ने अवसर प्रदान गर्नेछ।

सहयोग प्राप्त: तोसिमा वडा

दुई प्रकारका कक्षाहरु संचालनमा छन्:

[वाकुवाकु क्लास] (१० वटा पाठ) सिकारूहरुको लागि जापानी भाषा, छोटो तर गहन कोर्स

[गुनगुन क्लास] (१७ वटा पाठ) केही समय जापानी भाषा पढिसकेकाहरु वा वाकुवाकु क्लास

लिइसकेकाहरुको लागि शनिवारको कोर्स

योग्यता:

- काम वा बच्चा हुर्काउनु पर्ने कारणले जापानी भाषा सिक्नेको अनुभव नभएका व्यक्तिहरु
- तोसिमा वडा वा त्यहाँ वरपर बसोबास गर्ने, काम गर्ने, वा पढ्दै गरेका व्यक्तिहरु
- १६ वर्ष वा सो भन्दा माथि उमेरका व्यक्तिहरु
- सम्पूर्ण पाठ उपस्थित हुन सक्ने व्यक्तिहरु

पढाई शुल्क: निशुल्क ¥ 0
पाठ्य सामग्री: ¥1000


Google Forms बाट अग्रिम रुपमा आवेदन दिनु होला।
Google forms को लिंक पछाडि पेजमा छ ।

नोट:

- आफ्नो वच्चापनि साथमा लिएर आउन सक्नु हुनेछ। (तीन वर्ष देखि ग्रेड ३ सम्मका) *आपसी कुराकानीमा मिलाउन सकिने
- शिक्षक/शिक्षिका: गाकुस्युइन विश्वविध्यालयबाट पढाई सकेका विधार्थीहरु , हाल जापानी भाषा शिक्षा पढिरहेका विधार्थीहरु



हामिले तयार पारेको मौलिक शैक्षिक सामग्री बाट पढाइ हुनेछ।



	暑い		寒い
	あつい		さむい
	雨		いい天気
	あめ		いいてんき
	雪		風が強い
	ゆき		かぜがつよい

गाकुस्युइन विश्वविध्यालय वाकुवाकु तोसिमा जापानी भाषा कक्षा < आवेदनको लागि > Google Forms

<https://forms.gle/aBat54K4tt6F6r6N6>

<सोधपुछ>

✉: पत्र waku2.nihongo@gmail.com

(उपलब्ध भाषाहरु: जापानीज, इंग्लिश, चाइनीज, कोरीयन, र अन्य)


☎: फोन 03-5992-1024

(सम्पर्क समय र भाषा: सोमवार~शुक्रवार 10 am-3 pm, जापानी भाषा)

होमपेज: <https://www.univ.gakushuin.ac.jp/global/cie/waku2nihongo.html>

फेसबुक: <https://www.facebook.com/waku2.nihongo>

अन्तर्राष्ट्रिय केन्द्र, गाकुस्युइन विश्वविध्यालय
सेन्ट्रल बिल्डिंग 2F, 1-5-1 मेजिरो, तोसिमा कु, टोकियो



[वाकुवाकु क्लास] (10 वटा पाठहरु)

सिकारूहरुको लागि जापानी भाषा, छोटो तर गहन कोर्स

- जापानमा बस्नको लागि आवश्यक पर्ने न्यूनतम स्तरको कुराकानी गर्न सक्षम हुनुहुनेछ । उदाहरणको लागि, तपाईंले आफ्नो परिचय दिन सक्नु हुनेछ, किराना पसलमा किनमेल गर्न सक्नु हुनेछ, वडा कार्यालय (सिटी अफिस) मा प्रशासनिक कार्य प्रक्रियाहरु गर्न सक्नु हुनेछ, र अन्य त्यस्तै।
- हीरागाना र काताकाना पढ्न सक्षम हुनुहुनेछ, र तपाईंको आफ्नो नाम काताकानामा लेख्न सक्षम हुनुहुनेछ।

समय तालिका: सोमवार २२ अगस्ट ~ शुक्रवार २ सेप्टेम्बर,

सोमवार ~ शुक्रवार 9:30 am - 12:30 pm

स्थान: रूम 301, वेस्ट बिल्डिंग न. 5, गाकुस्युइन विश्वविध्यालय

आइतवार	सोमवार	मंगलवार	बुधवार	बिहीवार	शुक्रवार	शनिवार
	8/22	8/23	8/24	8/25	8/26	8/27
8/28	8/29	8/30	8/31	9/1	9/2	

[गुनगुन क्लास] (17 वटा पाठहरु)

केही समय जापानी भाषा पढिसकेकाहरु वा वाकुवाकु क्लास लिइसकेकाहरुको लागि शनिवारको कोर्स

- आफ्नो जीवनलाई समृद्ध बनाउन र जापानमा अरू व्यक्तिहरु र समाजसँग जोडिन जापानी भाषा सीपहरु कसरी प्रयोग गर्ने भनेर सिक्नुहुनेछ । उदाहरणको लागि, समाचार रिपोर्टहरु बुझ्न सक्ने जापानी भाषा क्षमताको विकास हुनेछ, कपाल काट्ने ठाउँमा जान सक्ने, आफ्नो भावना व्यक्त गर्न सक्ने, साथी बनाउन सक्ने, र अन्य त्यस्तै ।
- जापानी भाषामा ईमेल, मेसेज र कार्यक्रमहरुको जानकारी पढ्न सक्षम हुनु हुनेछ ।
- जापानी भाषामा ईमेल र मेसेजहरु लेख्न सक्षम हुनु हुनेछ ।

समय तालिका : 17 सेप्टेम्बर, 2022 ~ 28 जनवरी, 2023, प्रत्येक शनिवार 10:00 am - 12:15 pm

*क्लास नहुने दिन: 26 नोवेम्बर, 31 डिसेम्बर, तथा 7 जनवरी

स्थान: रूम 303, साउथ बिल्डिंग न. 1, गाकुस्युइन विश्वविध्यालय